

**Catholic Medical Center**  
**वित्तीय सहायता सारांश - सरल भाषा**

CMC ले आफ्नो स्वास्थ्य उपचारको पैसा तिर्न नसक्ने विरामीहरूका लागि वित्तीय सहायता प्रदान गर्दछ। तपाईं आपतकालीन वा चिकित्सकीय रूपमा आवश्यक पर्ने उपचारका लागि सहायता प्राप्त गर्न सक्नुहुन्छ। तपाईंको सहायताको स्तर तपाईंको घरायसी आमदामीमा भर पर्छ। तपाईं सौन्दर्यसम्बन्धी उपचारका लागि सहायता प्राप्त गर्नु हुने छैन।

तपाईं CMC को सेवा क्षेत्रभित्र पर्ने न्यूह्याम्पसायरमा बस्नुहुन्छ भने तपाईं सहायताका लागि आवेदन भर्न सक्नुहुन्छ। तपाईं NH वा CMC को सेवा क्षेत्रभित्र बसोबास गर्नुहुन्छ भने अवस्थाका आधारमा कुनै अपवाद सिर्जना गर्न सकिन्छ।

सहायता प्रदान गरिनुअघि तपाईंले अन्य उपलब्ध कार्यक्रमहरूमा आवेदन भर्नु पर्ने हुन सक्छ। तपाईंले आवेदन गर्न सक्नु हुने कार्यक्रमहरूमा मेडिकाइड र विनियमको बजार पर्छन् तपाईंले विभिन्न कार्यक्रममा फर्त कभरेज प्राप्त गर्न सक्नुभएन भने तपाईं CMC मार्फत सहायताका लागि आवेदन गर्न सक्नुहुन्छ। तपाईंलाई CMC मार्फत सहायता प्राप्त गर्नका लागि अनुमोदन गरिएको छैन भने तपाईंलाई पत्रबाट जानकारी दिइने छ। तपाईं सहायताका लागि अनुमोदित हुनुहुन्छ भने तपाईंको मौज्जात रकमले स्वयं भुक्तानी नीतिको पालना गर्ने छ। तपाईं आफ्नो रकममा छुट प्राप्त गर्न पनि सक्नुहुन्छ।

तपाईं निम्न तरिकाहरूअनुसार कुनै आवेदन, वित्तीय सहायतासम्बन्धी नीति र CMC को सहायताले कभर गर्ने सेवा प्रदायकहरूको सूची प्राप्त गर्न सक्नुहुन्छ:

- 195 McGregor St. 3rd floor, Manchester, New Hampshire, 03102 स्थित CMC को बिलिंग कार्यालयमा
- (603) 663-6922 वा (603) 663-6780 मा कल गरेर अनुरोध गरिएमा पत्रद्वारा
- 195 McGregor St. 3rd floor, Manchester, New Hampshire, 03102 स्थित CMC को बिलिंग कार्यालयमा पत्र पठाई अनुरोध गरिएमा पत्रद्वारा
- यहाँबाट अनलाइन [www.catholicmedicalcenter.org](http://www.catholicmedicalcenter.org)

आवेदन गर्न तपाईंले निम्नलगायत आफ्नो आवेदनको साथमा कागजात प्रदान गर्नु पर्ने हुन्छ:

- विरामीको आमदामीको प्रमाण र उपलब्ध भएमा जीवनसाथीको पनि) थेरै थोरै गरेर तिर्नु, W2 को
- 2 महिनाको बैंक स्टेटमेन्टहरू, (जस्तै जनावरी र फेब्रुअरी)
- व्यरोजगार विमाको प्रमाण, सामाजिक सुरक्षाका लाभहरू, असक्षमताको मुआवजा, पेन्सनकालाभहरू, कर्मचारीको क्षतिपूर्तिका लाभहरू
- लागू भएमा खाद्य स्टाम्प निर्धारणको प्रतिलिपि

- बाल सहायता
- हालसालैको संघीय कर फिर्ती कागजातको प्रतिलिपि
- मेडिकाइड अस्वीकारको प्रमाण
- बजारसम्बन्धी प्रीमियम कठिनाइको प्रमाण
- आमदामी नभएको विरामीले पैसा तिर्न गइरहेको तरिका प्रदान गर्नुहोस्।

तपाईंलाई आवेदनका सम्बन्धमा मद्दत चाहिएमा (603) 663-8772 or (603) 663-6780. मा CMC लाई कल गर्नुहोस्।

तपाईंलाई सहायताका लागि अनुमोदन गरिएको छ भने तपाईंसँग विमा गर्ने मान्देलाई लाग्ने शुल्कभन्दा धेरै पैसा लिइने छैन। CMC ले मासिक रूपमा छुट दरको हिसाब गर्ने छ।

तपाईंको घर छैन भने तपाईं आफ्नो आम्दामीका आधारमा सहायताका लागि योग्य हुन सक्नुहुन्छ। तपाईं (603) 663-8718 मा CMC को घर नभएका व्यक्तिका लागि हेरचाह नामक कार्यक्रममा कल गर्न सक्नुहुन्छ। तपाईं 199 Manchester St, Manchester, NH, 03103 मा व्यक्तिगत रूपमा कार्यक्रमलाई सम्पर्क गर्न सक्नुहुन्छ।